

विद्युत उत्पादन कम्पनी लिमिटेड आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि, २०८१

विद्युत उत्पादन कम्पनी लिमिटेडका आयोजनामा आवश्यक लगानी जुटाई निर्माण कार्य अघि बढाउन कम्पनीको प्रबन्धपत्र, २०७३ को दफा ५ को उपदफा (१४) तथा उपदफा (१५) बमोजिमको कम्पनीको उद्देश्यसँग मिल्दोजुल्दो कार्यमा संलग्न व्यक्ति, फर्म वा कम्पनीसँग मुनाफा बाँड्ने गरी सम्झौता वा संयुक्त उपक्रमको आधारमा लगानी तथा सहभागितामा काम गर्न वाञ्छनीय भएकोले सोको कार्यान्वयनका लागि कम्पनीको सञ्चालक समितिले यो कार्यविधि बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यो कार्यविधिको नाम “आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि, २०८१” रहेको छ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-
 - (क) “नियमावली” भन्नाले विद्युत उत्पादन कम्पनी लिमिटेडको नियमावली, २०७३ सम्झनुपर्छ।
 - (ख) “प्रमुख कार्यकारी अधिकृत” भन्नाले कम्पनीको नियमावलीको नियम ३६ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सम्झनुपर्छ।
 - (घ) “समिति” भन्नाले कम्पनीको नियमावलीको नियम २७ बमोजिम गठन भएको कम्पनीको सञ्चालक समिति सम्झनुपर्छ।
 - (ङ) “मूल्याङ्कन समिति” भन्नाले कार्यविधिको दफा ७ बमोजिम गठन भएको मूल्याङ्कन समिति सम्झनुपर्छ।
 - (च) “कम्पनी” भन्नाले विद्युत उत्पादन कम्पनी लिमिटेड सम्झनुपर्छ।
 - (छ) “आयोजना” भन्नाले कम्पनीले आफ्नो नाममा सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन भइरहेका जलविद्युत आयोजना सम्झनुपर्छ।
 - (ज) “प्रस्तावक” भन्नाले यस कार्यविधि बमोजिम कम्पनीले आह्वान गरेको सूचनाका आधारमा लगानी साझेदार भई आयोजना निर्माण तथा सञ्चालन गर्न प्रस्ताव पेश गर्ने व्यक्ति, संस्था वा कम्पनी सम्झनुपर्छ।
 - (झ) “संयुक्त उपक्रम (ज्वाइन्ट भेञ्चर)” भन्नाले दुई वा दुईभन्दा बढी कम्पनीहरू मिली संयुक्त वा छुट्टाछुट्टै दायित्व सहित कुनै काम गर्ने कार्य सम्झनु पर्छ।
 - (ञ) “सिलबन्दी प्रस्ताव” भन्नाले कम्पनीको सूचना बमोजिम लगानी साझेदारीमा कम्पनीले निर्धारण गरेको आयोजना निर्माण तथा सञ्चालन गर्नको लागि ईच्छुक व्यक्ति, संस्था वा कम्पनीले सिलबन्दी खामभित्र पेश गरेको प्रस्ताव सम्झनु पर्छ।

३. सूचना आह्वान गर्नुपर्ने: (१) सार्वजनिक-निजी साझेदारीको ढाँचामा लगानी जुटाई निर्माण कार्य अघि बढाउन समितिले उपयुक्त देखेको कम्पनीको आयोजनामा कम्तीमा एकाउन्न प्रतिशत शेयरको लगानी साझेदार भई आयोजना निर्माण तथा सञ्चालन गर्नको लागि सिलबन्दी प्रस्ताव पेस गर्न देहायका विवरण खुलाई कम्पनीले कम्तीमा पन्ध्र दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना आह्वान गर्नु पर्नेछ:-

- (क) आयोजनाको नाम,
- (ख) आयोजनाको प्रकृति,
- (ग) आयोजनाको कुल उत्पादन क्षमता,
- (घ) आयोजनाको अनुमानित लागत,
- (ङ) आयोजनाको अध्यावधिक अवस्थाको संक्षिप्त विवरण,
- (च) प्रस्तावकलाई प्रदान गर्न चाहेको शेयरको प्रतिशत,
- (छ) प्रस्ताव पेश गर्ने तरिका,
- (ज) प्रस्ताव पेश गर्ने मिति, समय र स्थान,
- (झ) दफा ९ बमोजिम कायम भएको न्यूनतम कबोल मुल्य,
- (ञ) सिलबन्दी प्रस्ताव खोल्ने मिति, समय र स्थान,
- (ट) प्रस्तावकले प्रस्ताव साथ पेस गर्नु पर्ने विवरण तथा कागजात,
- (ठ) अन्य आवश्यक विवरणहरू।

(२) उपदफा (१) बमोजिम प्रस्ताव आह्वान गर्दा पहिलो चरणमा नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको सङ्गठित संस्थाबाट प्रस्ताव माग गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम पहिलो चरणको प्रस्ताव दुई पटक आह्वान गर्दा समेत योग्य प्रस्ताव छनौट हुन नसकेमा कम्पनीले विदेशी लगानीकर्ता वा विदेशी लगानीकर्ता भएको संयुक्त उपक्रमबाट दोस्रो चरणको प्रस्ताव आह्वान गर्नु पर्नेछ।

४. प्रस्तावकको योग्यता: (१) देहायको योग्यता भएको नेपाली नागरिक वा प्रचलित कानून बमोजिम नेपालमा दर्ता भएको कम्पनी वा संस्था वा विदेशी लगानीकर्ता वा नेपालमा दर्ता भएको विदेशी लगानीकर्ताको संयुक्त उपक्रम दफा ३ बमोजिम प्रस्ताव पेस गर्न योग्य हुनेछ:-

- (क) उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतको पूर्वाधार संरचना सम्बन्धी आयोजना वा कम्पनीको लगानी वा नेतृत्व वा आयोजना व्यवस्थापनमा कम्तीमा पाँच वर्षको अनुभव भएको,

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि प्रस्तावक स्वदेशी व्यक्ति तथा नेपाली नागरिकद्वारा मात्र प्रवर्द्धित फर्म वा कम्पनीका साथै उक्त व्यक्ति तथा फर्म वा

कम्पनीका संस्थापक शेयरधनीहरू अन्य कम्पनीहरूमा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर भएमा त्यस्ता शेयरधनीहरूको सो कम्पनी तथा त्यस्ता कम्पनीका सहायक कम्पनीहरूमा रहेको कम्पनीको अनुभव लिईनेछ।

- (ख) प्रस्ताव पेश गर्ने प्रस्तावकको नेटवर्थ (खुद सम्पत्ति) धनात्मक भएको,
 - (ग) प्रचलित नेपालको कानून बमोजिम आफ्नो नाममा व्यक्तिगत बेरुजु तथा सरकारी बाँकी नरहेको र कर चुत्ता गरेको,
 - (घ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैङ्किङ्ग कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको,
 - (ङ) दामासाहीमा नपरेको, कीर्त वा जालसाजीको आरोपमा सजाय नपाएको,
 - (च) बैङ्क तथा वित्तीय संस्थाको ऋण नतिरी वा प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको,
 - (छ) लगानी वा व्यवसाय गर्न प्रचलित नेपाल कानूनद्वारा अयोग्य नरहेको।
- (२) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमको विवरण प्रस्तावकले स्वघोषणा गरी पेस गर्नु पर्नेछ।

५. प्रस्तावसाथ पेश गर्नुपर्ने कागजात तथा विवरण: (१) दफा ४ बमोजिमको योग्यता पूरा गरेको व्यक्ति वा कम्पनीले प्रस्ताव पेस गर्दा प्रस्तावसाथ देहाय बमोजिमका विवरण तथा कागजात पेश गर्नु पर्नेछ। त्यस्ता विवरण तथा कागजातको प्रत्येक पानामा आफैले दस्तखत गरी कागजातमा सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरी प्रतिलिपि पेस गर्नु पर्नेछ:-

- (क) प्रस्तावक व्यक्ति भए नेपाली नागरिकताको प्रमाणपत्र र कम्पनी भए कम्पनी दर्ताको प्रमाणपत्र,
- (ख) स्थायी लेखा नम्बर,
- (ग) पछिल्लो आर्थिक वर्षको कर चुत्ता प्रमाणपत्र,
- (घ) नेटवर्थ (खुद सम्पत्ति) र वार्षिक कारोबार खुल्ने प्रमाणित विवरण,
- (ङ) दफा ४ बमोजिमको योग्यता पुष्टि हुने कागजात वा विवरण,
- (च) सूचनामा उल्लिखित अन्य विवरण।

(२) प्रस्ताव दस्तुर बापत पछि फिर्ता नहुने गरी रु एक लाख पचास हजार प्रस्ताव आह्वानको सूचनामा तोकिएको कम्पनीको नामको बैङ्क खातामा रकम जम्मा गरेको भौचरको सक्कल प्रति प्रस्तावका साथ पेश गर्नु पर्नेछ।

(३) प्रस्तावकले प्राविधिक प्रस्ताव र वित्तीय प्रस्ताव अलग अलग खाममा सिवलन्दी गरी पेश गर्नु पर्नेछ।

६. प्रस्ताव प्राप्त गर्ने तथा खोल्ने कार्यविधि: (१) रित पूर्वक प्राप्त सिलबन्दी प्रस्ताव प्रमुख कार्यकारी अधिकृतले तोकेको कम्पनीको कर्मचारीले बुझि अलगगै दर्ता कितावमा अभिलेख राख्नु पर्नेछ र त्यसको निस्सा प्रस्तावकलाई दिनु पर्नेछ।
- (२) तोकिएको समय भित्र प्राप्त प्रस्तावहरूको अभिलेख रहेको दर्ता किताव प्रमुख कार्यकारी अधिकृतले वन्द गरी प्रमाणीत गर्नु पर्नेछ।
- (३) प्राप्त प्रस्तावहरू प्रस्तावकका प्रतिनिधिहरूको रोहवरमा सूचनामा तोकिएको मिति समय र स्थानमा खोल्नु पर्नेछ। तर प्रतिनिधि उपस्थित नभए पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन।
- (४) पहिलो चरणमा प्राविधिक प्रस्ताव खोल्नु पर्नेछ। यस कार्यविधि बमोजिम प्राविधिक प्रस्तावमा योग्य देखिएका प्रस्तावहरूको मात्र वित्तीय प्रस्ताव खोल्नु पर्नेछ।

७. मूल्याङ्कन समितिको गठन: (१) योग्य प्रस्तावकको नाम सिफारिस गर्न देहायका सदस्य रहेको मूल्याङ्कन समिति रहनेछ:-

- | | | |
|-----|---|--------------|
| (क) | कम्पनीको प्रमुख कार्यकारी अधिकृत | - संयोजक |
| (ख) | उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको उपसचिवस्तरको प्रतिनिधि- | सदस्य |
| (ग) | संयोजकले तोकेको सम्बन्धित क्षेत्रको विज्ञ | - सदस्य |
| (घ) | कम्पनीको बोलपत्र मूल्याङ्कन समितिको संयोजक | - सदस्य |
| (ङ) | कम्पनीको खरिद इकाईको प्रमुख | - सदस्य-सचिव |

- (२) उपदफा (१) बमोजिमको मूल्याङ्कन समितिले यस कार्यविधि बमोजिम प्राप्त प्रस्तावको मूल्याङ्कन गर्ने कुनै काममा आफूलाई सहयोग गर्न कुनै व्यक्तिलाई बैठकमा आमन्त्रण गर्न वा उपसमिति गठन गरी जिम्मेवारी दिन सक्नेछ।
- (३) मूल्याङ्कन समितिले यस कार्यविधि बमोजिम प्राप्त प्रस्तावको मूल्याङ्कन गरी योग्य प्रस्तावक छनौट गर्न एक महिना भित्र समिति समक्ष सिफारिस गर्नेछ।
- (४) रित पूर्वकको एकमात्र प्रस्ताव प्राप्त भएको भए पनि प्राप्त प्रस्तावको मूल्याङ्कन गर्न सकिनेछ।

८. प्रस्ताव छनौटको आधार: (१) देहायका आधारमा प्राप्त प्रस्तावको मूल्याङ्कन गरी उपयुक्त प्रस्तावक छनौट गर्नु पर्नेछ:-

- (क) प्राविधिक प्रस्ताव बापत नब्बे अङ्क,
- (ख) वित्तीय प्रस्ताव बापत दश अङ्क।
- (२) प्राविधिक प्रस्तावको मूल्याङ्कन अनुसूचीमा उल्लिखित मापदण्ड बमोजिम हुनेछ। प्राविधिक प्रस्तावमा न्यूनतम साठी प्रतिशत अङ्कभार प्राप्त गर्ने प्रस्तावलाई वित्तीय मूल्याङ्कनमा समावेश गर्नु पर्नेछ।
- (३) वित्तीय प्रस्तावको मूल्याङ्कन गर्दा दफा ९ बमोजिम कायम भएको न्यूनतम मूल्यभन्दा बढी हुने गरी प्रस्ताव गर्ने प्रस्तावकमध्ये सबैभन्दा बढी कबोल गर्ने

प्रस्तावकलाई सतप्रतिशत अङ्क प्रदान गरी सोभन्दा कम कबोल गर्ने प्रस्तावलाई समानुपातिक आधारमा अङ्क प्रदान गर्नु पर्नेछ।

उदाहरणको लागि :

प्राप्तांक = (सम्बन्धित कबोल अंक / अधिकतम कबोल अंक) x १०

९. न्यूनतम कबोल मूल्य निर्धारण गर्ने तरिका: (१) यस कार्यविधि बमोजिम वित्तीय प्रस्ताव छनौट गर्ने प्रयोजनको लागि लगानी साझेदारी गर्न कम्पनीको न्यूनतम लागत देहाय बमोजिम गणना हुनेछ:-

(क) लगानी साझेदारीको लागि प्रस्ताव आह्वान गरेको मितिसम्ममा कम्पनीले आयोजनामा गरेको प्रत्यक्ष खर्च र सो खर्चमा पाँच प्रतिशत ओभरहेड थप गरी आयोजनाको वास्तविक कुल खर्च एकिन गर्ने,

(ख) खण्ड (क) बमोजिम एकिन गरिएको कम्पनीको वास्तविक कुल खर्चमा नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित मुद्रास्फीति दर अनुसारको रकम वार्षिक रुपमा समायोजन गरी वास्तविक लागतको वर्तमान मूल्य कायम गर्ने,

(२) उपदफा (१) बमोजिम लगानी साझेदारीको प्रयोजनको लागि कायम भएको न्यूनतम मूल्यलाई कम्पनीको शेयरको अंश मानी सोही अनुपातमा प्रस्तावकले शेयर बापत प्रस्ताव गर्ने न्यूनतम कबोल मूल्य कायम गर्नु पर्नेछ।

१०. प्रस्ताव मूल्याङ्कन नहुने अवस्था: देहायको प्रस्ताव मूल्याङ्कनमा समावेश गरिने छैन:-

(क) रीत नपुगी प्राप्त भएको प्रस्ताव,

(ख) तोकिएको अवधिभन्दा पछि प्राप्त भएको प्रस्ताव,

(ग) न्यूनतम मूल्यभन्दा कम कबोल गरेको प्रस्ताव,

(घ) यस कार्यविधिमा निर्धारित योग्यता नपुगेको प्रस्ताव।

११. योग्य प्रस्तावक छनौट गर्नु पर्ने: (१) यस कार्यविधि बमोजिम मूल्याङ्कन समितिको सिफारिसमा समितिले योग्य प्रस्तावकको छनौट गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रस्तावक छनौट भएको व्यहोराको सूचना सम्बन्धित प्रस्ताकहरूलाई दिनुपर्नेछ।

१२. सम्झौता गर्नु पर्ने: (१) दफा ११ बमोजिम प्रस्तावक छनौट भएको सूचना प्रदान गरेको मितिले तीन महिनाभित्र प्रस्तावकसँग कम्पनीले लगानी साझेदारी तथा आयोजना निर्माण सम्झौता गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको सम्झौतामा अन्य आवश्यक कुराका अतिरिक्त देहायका विषयहरू समावेश गर्नु पर्नेछ:-

- (क) आयोजना विकास तथा सञ्चालनको लागि अलगगै कम्पनी स्थापना गर्ने विषय
 - (ख) प्रस्तावित कम्पनीको उद्देश्य, शेयर संरचना र शासकीय संरचना,
 - (ग) प्रस्तावकले प्राप्त गर्ने शेयरको हिस्सा,
 - (घ) प्रस्तावकले कबोल गरेको मूल्य भुक्तानी गर्ने अवधि र तरिका,
 - (ङ) आयोजनाको वित्तीय व्यवस्थापन, निर्माण तथा सञ्चालनको अधिकार तथा प्रमुख जिम्मेवारी प्रस्तावकको रहने विषय,
 - (च) सम्झौता कार्यान्वयन कार्यतालिका एवम् आयोजना विकासका प्रमुख माईलस्टोनको समयसीमा सहितको आयोजना विकास कार्य योजना,
 - (छ) कार्यतालिका एवं माईलस्टोनको समयसिमा पालना नभएमा वा अन्य कारणले सम्झौता रद्द वा अन्त हुने अवस्था,
 - (ज) कम्पनीको नाममा कायम हुने न्यूनतम शेयर प्रतिशत,
 - (झ) दुवै पक्षको सहमतिमा कायम भएका अन्य शर्तहरू।
- (३) छनौट भएको प्रस्तावक तोकिएको समयमा सम्झौता गर्न नआएमा वा सम्झौता प्रक्रिया अगाडि बढ्न नसकेमा योग्यताक्रम अनुसार सो भन्दा पछिल्लो प्रस्तावकसँग सम्झौता गर्न सकिनेछ।

१३. सम्झौताका शर्त तथा बन्देजहरू: (१) दफा १२ बमोजिम हुने सम्झौतामा देहायका शर्त तथा बन्देजहरू लागू हुनेछः-

- (क) आयोजना विकास तथा सञ्चालनका लागि प्रस्तावक र कम्पनीको संयुक्त उपक्रम कम्पनीको रूपमा अलगगै कम्पनी स्थापना गर्नुपर्ने,
- (ख) आयोजनाको विकास, सञ्चालन तथा वित्तीय व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी र भूमिका प्रस्तावकको हुने गरी संयुक्त उपक्रम कम्पनीको शासकीय संरचना निर्धारण गर्ने,
- (ग) आयोजनाको निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन प्रारम्भ नभएसम्म प्रस्तावकले प्रतिबद्धता जनाएको शेयर अनुपात कायम राख्नु पर्ने,
- (घ) प्रचलित कानून बमोजिम सर्वसाधारणको लागि शेयर जारी गर्दा कम्पनीको भागमा रहेको शेयरबाट गर्नु पर्ने।

(२) उपदफा (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तावकले आयोजनाको वित्तीय प्रवन्ध तथा निर्माण सुनिश्चित हुने शर्तमा कम्पनीको स्वीकृतिमा कम्तीमा छब्बीस प्रतिशत शेयर प्रस्तावकको नाममा कायम गरी बाँकी शेयरमा अन्य कुनै लगानीकर्ता वा साझेदारलाई समावेश गर्न सक्नेछ।

१४. सम्पत्ती तथा दायित्व हस्तान्तरण हुने: यस कार्यविधि बमोजिम प्रस्तावकसँग सम्झौता भई आयोजना विकास तथा सञ्चालन गर्न अलगगै कम्पनी स्थापना भए पश्चात सो

आयोजनाको नाममा कम्पनीका रहेका सम्पत्ती तथा दायित्व सो कम्पनीमा हस्तान्तरण हुनेछ।

१५. विविधः (१) यस कार्यविधिको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा समितिले आवश्यक निर्णय गर्नेछ।
- (२) यस कार्यविधिमा नसमेटेका अन्य कुनै सान्दर्भिक विषयको सम्बन्धमा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनका स्थापित मान्यताहरूको अनुसरण गर्नु पर्नेछ।

अनुसूची

(दफा ८ को उपदफा (२) सँग सम्बन्धित)

प्राविधिक प्रस्ताव मूल्याङ्कनको मापदण्ड

स्वदेशी व्यक्ति तथा नेपाली नगरिकद्वारा मात्र प्रवर्द्धित फर्म वा कम्पनीका साथै उक्त व्यक्ति तथा फर्म वा कम्पनीका संस्थापक शेयरधनीहरू अन्य कम्पनीहरूमा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर भएमा त्यस्ता शेयरधनीहरूको सो कम्पनी तथा त्यस्ता कम्पनीका सहायक कम्पनीहरूमा रहेको कम्पनीको अनुपातिक स्वपूँजी लगानी, कारोबार, खुद मूल्य, नाफा लगायत व्यवसायसँग जोडिएको कारोबार, कार्यसम्पादन तथा सम्पत्तिलाई देहायको मूल्याङ्कन मापदण्डमा लिईनेछ। प्रस्तावित स्वपूँजी र ऋण लगानीको अनुपात २५:७५ (स्वपूँजी:ऋण) हुनेछ।

१. क्षेत्रगत स्वपूँजी लगानी सम्बन्धी विवरण (मूल्याङ्कनमा समावेश हुनको लागि कम्तीमा रु. दुई अरब हुनुपर्ने): (जम्मा अङ्क- ५)
 - (क) उर्जा उत्पादनको क्षेत्र भएमा, ५ अङ्क
 - (ख) स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्र भएमा, ४ अङ्क
 - (ग) अन्य क्षेत्र भएमा, ३ अङ्क
३. वार्षिक कारोबार सम्बन्धी विवरण: (जम्मा अङ्क- २५)
 - (क) जम्मा प्रस्तावित स्वपूँजीको १०% बराबरको रकम वार्षिक कारोबार भएको पुष्टी हुने लेखापरीक्षण प्रतिवेदन पेश भएमा, २० अङ्क
 - (ख) जम्मा प्रस्तावित स्वपूँजीको १५% वा सोभन्दा बढी रकम वार्षिक कारोबार भएको पुष्टी हुने लेखापरीक्षण प्रतिवेदन पेश भएमा, २५ अङ्क
 - (ग) १०% भन्दा बढी र १५% भन्दा कम भए अनुपातिक रुपमा अङ्क गणना गरिने।
४. प्रस्तावित जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पर्ने ऋण लगानी रकम "क" वर्गका बाणिज्य बैङ्कबाट लगानी गर्ने आशयपत्र (Letter of Intent) पेश भएमा: (जम्मा अङ्क- ५)
५. नेटवर्थ (खुद सम्पत्ति) सम्बन्धी विवरण: (जम्मा अङ्क- २५)
 - (क) जम्मा प्रस्तावित स्वपूँजीको २०% बराबरको लेखापरीक्षण प्रतिवेदनबाट पुष्टी भएको नेटवर्थ (खुद सम्पत्ति) भएमा, २० अङ्क
 - (ख) जम्मा प्रस्तावित स्वपूँजीको ४०% वा सो भन्दा बढी लेखापरीक्षण प्रतिवेदनबाट पुष्टी भएको नेटवर्थ (खुद सम्पत्ति) भएमा, २५ अङ्क
 - (ग) २०% भन्दा बढी र ४०% भन्दा कम भएमा अनुपातिक रुपमा अङ्क गणना गरिने।

६. विगत पाँच आर्थिक वर्ष भित्र लेखापरीक्षण प्रतिवेदनबाट पुष्टी भएको नाफा आर्जन सम्बन्धी विवरण: (जम्मा अङ्क-१०)
- (क) दुई आर्थिक वर्ष नाफा भएमा, ५ अङ्क
- (ख) तीन वा सोभन्दा बढी आर्थिक वर्ष नाफा भएमा, १० अङ्क
७. विगत पाँच आर्थिक वर्षभित्र उत्कृष्ट योगदान (अधिकतम कर तिर्ने करदाता, सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ता र निर्यातमा योगदान गर्ने) गरे बापत नेपाल सरकारबाट सम्मानित भएका प्रमाणपत्रहरु पेश गरेको भए: (जम्मा अङ्क-२०)
- (क) एक आर्थिक वर्ष सम्मानित भएको भए, १० अङ्क
- (ख) दुई आर्थिक वर्ष सम्मानित भएको भए, १५ अङ्क
- (ग) तीन वा सोभन्दा बढी आर्थिक वर्ष सम्मानित भएको भए, २० अङ्क
८. प्रस्तावित जलविद्युत आयोजना विकास, निर्माण तथा संचालन गर्ने सम्बन्धी कार्यतालिका (आयोजनाको अध्ययन, संयुक्त उपक्रम सम्झौता, संयुक्त उपक्रम कम्पनी, विद्युत खरिद सम्झौता, वित्तीय व्यवस्थापन, विद्युत उत्पादनको अनुमतिपत्र, सुपेरीबेक्षण परामर्शदाता र निर्माण ब्यवसायीको छनौट, निर्माण कार्य र आवश्यक व्यापारिक संचालन मिति आदि समावेश गरी पेश गर्नुपर्ने कार्यमुलक र विश्वस्त तालिका) सम्बन्धी विवरण: (जम्मा अङ्क-१०)
९. अनिवार्य पेश गर्नुपर्ने कागजातहरु पेश गर्ने स्वदेशी व्यक्ति तथा नेपाली नगरिकद्वारा मात्र प्रवर्द्धित फर्म वा कम्पनीलाई मात्र मूल्याङ्कनमा समावेश गरिनेछ।
१०. प्राविधिक रुपमा सफल हुनको लागि कम्तीमा ६० (साठी) अङ्क हासिल गर्नुपर्नेछ।